

6 **וְהָאֱמוּנָה** **בְּיַהוָה** **וַיַּחֲשֹׁבֶהָ** **לִּי** **צְדָקָה**
 र-विश्वास-गरे परमप्रभुमा र-गण्यो उनलाई धार्मिकता
[H0539](#) [H3068](#) [H2803](#) [H6666](#)

अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।

7 **וַיֹּאמֶר** **אֵלָיו** **אֲנִי** **יְהוָה** **אֲשֶׁר** **הוֹצֵאתִיךָ** **מֵאוּר** **כַּשְׂדִּים** **לְתַת** **לְךָ** **אֶת-**
 र-भन्नुभयो उनलाई म परमप्रभु-हुँ जसले निकाले ऊरबाट कस्दीहरूको दिन तिमीलाई
[H0559](#) [H0413](#) [H0589](#) [H3068](#) [H3318](#) [H5414](#) [H3778](#) [H0853](#)

הָאָרֶץ **הַזֹּאת** **לְרִשְׁתָּהּ**
 देश यो अधिकारमा-लिन
[H0776](#) [H2063](#) [H3423](#)

परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कस्दीहरूको ऊरबाट ल्यायो। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”

8 **וַיֹּאמֶר** **אֲדָנָי** **יְהוָה** **בְּמָה** **אָדָע** **כִּי** **אֵירֶשְׁנָה**
 र-भने प्रभु परमप्रभु कसरी जान्नेछु कि म-अधिकारमा-लिनेछु
[H0559](#) [H0136](#) [H3069](#) [H4100](#) [H3045](#) [H3423](#)

तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”

9 **וַיֹּאמֶר** **אֵלָיו** **קָחָה** **לִי** **עֹלָה** **מִשְׁלֶשֶׁת** **וְעֹז** **מִשְׁלֶשֶׁת** **וְאֵיל** **מִשְׁלֶשֶׁת** **וְתָר**
 र-भन्नुभयो उनलाई ल्याओ मेरो-लागि गाई-बाछी तीन-वर्षको तीन-वर्षको र-बाख्री र-भेडा तीन-वर्षको र-ढुकुर
[H0559](#) [H0413](#) [H3947](#) [H8027](#) [H5795](#) [H8027](#) [H8449](#) [H8027](#)

וְגֹזֵל
 र-परेवाको-बच्चा
[H1469](#)

परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन वर्षको कोरली, त्यसरी नै तीन वर्ष पुगेको बाख्रा अनि तीन वर्ष पुगेको एउटा भेडा ल्याऊ। अनि एउटा ढुकुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”

10 **וַיִּקַּח** **לּוֹ** **אֶת-** **כָּל-** **אֵלֶּה** **וַיָּבִיֵר** **אֹתָם** **בְּתֹרֶךְ** **וַיִּתֵּן** **אִישׁ-** **בְּתָרוֹ** **לְקַרְבָּאת**
 र-लिए उनले सभै यी-नै र-चिरे तिनीहरूलाई बीचमा र-राखे एउटा-टुक्रा अर्थात् त्यसको-अर्धा सामु
[H3947](#) [H0853](#) [H3605](#) [H0428](#) [H1334](#) [H0853](#) [H8432](#) [H5414](#) [H0376](#) [H1335](#) [H7125](#)

רֵעֵהוּ **וְאֵת** **הַצֹּפֵר** **לֹא** **בָּתָר**
 अर्कोको र- चराहरूलाई चिरेनन् उनले
[H7453](#) [H0853](#) [H6833](#) [H3808](#) [H1334](#)

परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुई-दुई टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि तँस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्।

11 **וַיָּרָד** **הָעֵשׂ** **עַל-** **הַפְּגָרִים** **וַיֵּשֶׁב** **אֹתָם** **אֲבָרָם**
 र-ओर्ले शिकारी-चराहरू माथि शवहरू र-तर्सिदियो अब्रामले
[H3381](#) [H5861](#) [H6297](#) [H5380](#) [H0853](#) [H0087](#)

पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।

12 **וַיְהִי** **הַשֶּׁמֶשׁ** **לְבוֹא** **וְתַרְדֵּמָה** **נָפְלָה** **עָלָי** **אֲבָרָם** **וַהֲנָה** **אִמָּה** **חֹשֶׁכָה** **גְּדֹלָה**
 र-भयो सूर्य अस्ताउने-बेला र-गहिरो-निद्रा पर्यो माथि अब्रामको र-हेर भय अन्धकारको ठूलो
[H1961](#) [H8121](#) [H0935](#) [H8639](#) [H5307](#) [H0087](#) [H2009](#) [H0367](#) [H2825](#)

זְפֹלָת **עָלָיו**
 खस्ने उनमाथि
[H5307](#)

पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैँ कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्‍यो।

לָהֶם	לָא	בְּאֶרֶץ	זָרְעָה	יְהוּדָה	אֶרֶץ	כִּי	תָרַע	יָרַע	לְאַבְרָם	וַיֹּאמֶר	13
तिनीहरूको	नभएको	देशमा	तिम्रो-सन्तान	हुनेछ	परदेशी	कि	जान	निश्चय-नै	अब्रामलाई	र-भन्नुभयो	
	H3808	H0776	H2233	H1961	H1616		H3045	H3045	H0087	H0559	

וְעָנָו	וְעָנָו	אֶתֵם	אַרְבַּע	מֵאוֹת	שָׁנָה:
र-दुःख-दिनेछन्	र-सेवा-गर्नेछन्	तिनीहरूलाई	चार	सय	वर्ष
	H5647	H0853	H0702	H3967	H8141

तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय वर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय वर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ।

בְּרַכְשׁ	וַיֵּאָו	כִּן	וְאַחֲרָיִ	אֲנֹכִי	בֵּן	יַעֲבֹדוּ	אֲשֶׁר	הַגּוֹי	אֶת־	וְגוֹם	14
सम्पत्तिसहित	निस्कनेछन्	त्यसो	र-पछि	म	न्याय-गर्नेछु	सेवा-गराउनेछन्	जो	जाति	—	र-पनि	
H7399	H3318			H0595	H1777	H5647			H0853	H1571	

וְגוֹלָל:
ठूलो

म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिम्रीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोड्नेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।

וְאַתָּה	תָּבוֹא	אֵלַי	אֲבֹתַי	בְּשָׁלוֹם	תִּקְבְּרוּ	בְּשִׂבְהָ	טוֹבָה:
र-तिमी	जानेछौ	—	तिम्रा-पितृहरूकहाँ	शान्तिमा	गाडिनेछौ	बुढेसकालमा	राम्रो
	H0935	H0413	H0001	H7965	H6912	H7872	

“तर जहाँसम्म तेरो कुरा छ, तँ मनगो बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।

וְדָוָר	רְבִיעִי	יְשׁוּבוּ	הַגָּה	כִּי	לֹא	שָׁלֹם	עֲוֹן	הָאֱמֹרִי	עַד־	16
र-चौथो-पुस्तामा	चौथो	फर्कनेछन्	यहाँ	किनकि	पूरा-भएको-छैन	पूरा-भएको-छैन	पाप	एमोरीहरूको	सम्म	
H1755	H7243	H7725	H2008		H3808	H8003	H5771	H0567	H5704	

הַגָּה:
यहाँ
[H2008](#)

चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”

וַיְהִי	הַשֶּׁמֶשׁ	בָּאָה	וְעַל־טָה	וְהָיָה	וְהָיָה	תִּנְנוּר	עֲשׂוֹן	וְלִפְיֵד	אֵשׁ	אֲשֶׁר	עָבַר	17
र-भयो	सूर्य	अस्तायो	र-अन्धकार	भयो	र-हेर	भुङ्ग्रो	धुँवाँको	र-मशाल	आगोको	जो	पार-गर्यो	
H1961	H8121	H0935	H5939	H1961	H2009	H8574	H6227	H3940	H0784			

בֵּין
הַנְּהָרִים
הָאֵלֶּה:
बीचमा
टुक्राहरू
यी-नैको
[H0996](#)
[H1506](#)
[H0428](#)

जब सूर्य अस्तायो, अत्यन्तै अन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाँको मुसलो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।

בְּיָוִם	הַהוּא	כִּבְתָּ	יְהוּדָה	אֶת־	אַבְרָם	בְּרִית	לְאַמֶּר	לְזָרְעָה	נְתַתִּי	אֶת־	הָאָרֶץ	18
दिनमा	त्यस	बाँधे	परमप्रभुले	—	अब्रामसँग	करार	भन्दै	तिम्रो-सन्तानलाई	दिएँ	—	देश	
H3117	H1931	H3772	H3068	H0854	H0087	H1285	H0559	H2233	H5414	H0853	H0776	

הַנְּהָרִים
מִצְרַיִם
עַד־
הַנְּהָרָה
הַגּוֹלָל
נְהַר־
פְּרָת:
मिश्रको
सम्म
नदी
नदी
ठूलो
फ्रात
यो
नदीबाट
यो
[H4714](#)
[H5104](#)
[H5704](#)
[H5104](#)
[H6578](#)
[H5104](#)

यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।

19	אַתְּ	הַקִּינִי	וְאַתְּ	הַקִּינִי	וְאַתְּ	הַקִּדְמוֹנִי:
	—	केनीहरू	र-	कनिज्जीहरू	र-	कदमोनीहरू
	H0853	H7017	H0853	H7074	H0853	H6935

तिनीहरूलाई म मिश्रको नदीदेखि यूफ्रेटिस महानदीसम्म केनी कदमोनी, कनज्जी,

20	אַתְּ	הַחִתִּי	וְאַתְּ	הַפְּרִזִּי	וְאַתְּ	הַרְפָּאִים:
	र-	हितीहरू	र-	परिज्जीहरू	र-	रपाईमहरू
	H0853	H2850	H0853	H6522	H0853	H0853

हिती, परिज्जी, रपाई,

21	אַתְּ	הָאֱמֹרִי	וְאַתְּ	הַקְּנַעֲנִי	וְאַתְּ	הַגִּרְגָּשִׁי	וְאַתְּ	הַיְבוּסִי:	ס
	र-	एमोरीहरू	र-	कनानीहरू	र-	गिर्गाशीहरू	र-	यबूसीहरू	।
	H0853	H0567	H0853	H0853	H0853	H1622	H0853	H2983	

एमोरी कनानी, गिर्गाशी तथा यबूसी दिनेछु। यो सम्पूर्ण भूमि मिश्रको नदी अनि यूफ्रेटिस नदीको माझमा पर्छ।”